

स्वीकृत समाधानको लागि सरकारी प्रतिवद्धतामा प्रश्न

सेरा तामाङ्ग

(मार्टिन चौतारी)

पूर्व सम्भौताको आवश्यकता

निकोलसले वार्तापूर्व गर्नुपर्ने तयारीका बारेमा बताउँदै अनौपचारिक छलफल र वार्ताकारहरूबीच घुलमिल हुन सकेन भने वार्ता असफल हुनसक्छ भन्नुभयो । हामीले सन् २००१ जुलाई र सन् २००३ फेब्रुअरीमा नेपालमा भएका शान्ति वार्तालाई हेच्यौं भने यो कुरा कति महत्वपूर्ण छ भन्ने बुझ्छौं ।

सन् २००१ को वार्तामा नेकपा माओवादीले आफ्ना मागहरू पेस गरे । तर सरकारले आफ्नोतर्फ बाट केही पनि लिखित मुद्दा राखेन र माओवादीले अधि सारेका सबैकुरा अस्वीकार गरिदियो । यसले अनौपचारिक छलफलको अभावलाई स्पष्टसँग देखाउँछ । सन् २००३ को वार्तालाई हेच्यौं भने पनि माओवादीले अप्रिलमा २४ बुँदे माग पेस गरे तर सरकारले १७ अगस्टसम्म त्यसको जवाफ दिएन । यसले सरकारको काम गर्ने अव्यवस्थित शैली र वार्ताप्रतिको जिम्मेवारीबोध नभएको देखाउँछ । मलाई लाग्छ यी कुरामा पनि ध्यान पुऱ्याउनुपर्छ ।

सरकारी दायित्वको अभाव

सम्भौता वार्ताप्रति सरकारी उत्तरदायित्व कति हुन्छ ? राज्य र सेना तथा सेना र राजाको सम्बन्धबाट पनि यसलाई हेर्न सकिन्छ । सैनिकको बढ्दो साहस, शक्ति र बल स्पष्टरूपमा देखिन्छ । सन् २००२ मा त्यतिखेरका प्रधानसेनापतिले राजनेता र राजनीतिक पार्टीहरूको सार्वजनिक रूपमै खिल्ली उडाएका थिए । दोसो वार्तामा विश्वास निर्माणका लागि सेना व्यारेकको पाँच कि.मि. क्षेत्र वरपरमात्र जान पाउने कुरा राखियो तर सेनाले मानेन । अर्कोकुरा, शान्ति प्रक्रियामा जनताको सहभागिता बढाउनुपर्ने देखिन्छ । सरकार तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग माओवादीलाई राजनीतिक दायराभित्र राख्ने योजना र मापदण्डको अभाव देखिन्छ । यतिबेला माओवादी सैनिक सङ्गठनजस्तो मात्र छ । उनीहरूलाई राजनीतिक तथा नागरिक सङ्गठनको रूपमा सहयोग गर्ने योजनाको अभाव छ ।

मध्यस्थता र अन्तर्राष्ट्रिय समुदायको भूमिका

निकोलसले आफ्नो कार्यपत्रमा तर्क गरेका छन् - एक अर्कालाई सहुलियत दिन गान्हो पर्ने र अर्काको कुरा मान्दा इज्जत गएको जस्तो ठान्ने परिस्थितिमा मध्यस्थता अथवा तेस्रो समूहको अवश्यकता हुन्छ । नेपालमा यस्तै किसिमको परिस्थिति छ । अन्तर्राष्ट्रिय शक्तिलाई समावेश गराउँदा कसलाई सहभागी गराउने भन्नेकुरा महत्वपूर्ण हुन्छ भन्ने प्रदीप ज्ञवालीको तर्कसँग म सहमत छु । हामीलाई अन्तर्राष्ट्रिय मध्यस्थता चाहिन्छ किनभने विगतमा आफै प्रयासमा गरिएका वार्ताहरू असफल भएका छन् । अन्तर्राष्ट्रिय समुदायले हामीलाई सहयोगगर्न सक्छ, तर उनीहरूका कारणले उत्पन्न हुनसक्ने नकारात्मक प्रभाव एउटा विचारणीय पक्ष हो । सैनिकीकरण पहिलो मुद्दा हो । कति दाताहरूले सैनिक सहयोग दिइरहेका छन् । त्यस्तो सहयोगले सैनिक विजय सम्भव छ भन्ने राज्यको धारणालाई बल पुऱ्याउँछ ।

दोस्रो मुद्दा, कतिपय दाताहरूले माओवादीको इमान्दारितामाथि शड्का गर्दैन् । तर मेरो तर्क छ, ऐतिहासिक रूपमा हेच्यौं भने पहिलेका वार्ता अव्यवस्थित रहेका पाउँछौं । सरकारतर्फबाट अव्यवस्थित र अनुत्तरदायित्वपूर्ण कुरा गरिएकाले वार्ता विफल भएका हुन् । साँच्चै भन्ने हो भने त शान्तिवार्ता भएकै छैन, वार्ता गर्न बाँकी नै छ ।

कोफी अन्नानले संयुक्त राष्ट्रसङ्घले नेपालमा मध्यस्थिता गरी सहयोग गर्न सक्छ, भन्नुहुँदा नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि म्याथ्यु कहानेले नेपाललाई राष्ट्रसङ्घीय मध्यस्थिता चाहिदैन भन्नुभयो । मलाई लाग्छ, कोफी अन्नान उहाँका हाकिम हुनुहुन्छ । या त उहाँले वर्तमान स्थिति बुझ्नु भएको छैन या उहाँसँग अकैं कुरा छ - जुन केही पत्रपत्रिकामा केही व्यक्तिहरूले ल्याएका छन् ।

दाताहरूको भाषा हेरियो भने पनि उनीहरूले माओवादीलाई आतडककारी भनेका छन् । सन् २००२ मै पद्मरत्न तुलाधरले माओवादीका राजनीतिक माग छन्, उनीहरू राजनीतिक शक्ति हुन् र त्यसको पहिचान गर्नुपर्छ भन्नुभएको थियो । तर अमेरिकी राजदूत तथा स्टेट डिपार्टमेन्टका आतडककारी विरोधी कार्यकमका संयोजक टि. कोफर ब्ल्याकको उदाहरण लिऊँ । तीन महिनाअघि नेपाल आउँदा उहाँले आफ्नो अन्तर्वार्तामा यसो भन्नु भयो- “माओवादी विरुद्धको कार्वाही आतडकवाद विरुद्धको कार्वाही हो, किनभने माओवादीले प्रयोग गरेका तरिका घृणास्पद छन् र मैले कार्वाही गरेका मध्ये माओवादीहरू सबभन्दा खराब छन् ।” यसले देखाउँछ, आतडकवाद विरोधी लडाइँको नाममा अमेरिकाले राज्यलाई सहयोग गर्ने छ र सम्झौता प्रक्रियाले प्राथमिकता पाउने छैन ।

अप्रजातान्त्रिक राजनीतिक व्यवस्था, सक्रिय राजतन्त्र, सैनिकको बढ्दो शक्ति र स्वतन्त्रता, अव्यवस्थित पूर्व वार्ताहरू र शान्तिका लागि उपयुक्त वातावरण बनाउन अत्यन्तै न्यून कदमहरू चालिएको समयका बीच हामीले शान्तिवार्ता गर्नुपर्ने स्थिति छ । हामी भाषिक खेलबाट बाहिर निस्कनु पर्छ र प्रत्येक कदम वस्तुनिष्ठ, मूर्त र विस्तृत योजनाअन्तर्गत् राखी अगाडि बढ्नुपर्छ ।